

# कोरोनाभाइरसको समयमा बहुसांस्कृतिक समुदायहरूका लागि प्राथमिकतासहितको सहयोग

कार्यक्रम जानकारीपत्र – फेब्रुअरी २०२१

Nepali | नेपाली

OFFICIAL

## कार्यक्रमको संक्षिप्त विवरण

कोरोनाभाइरस (कोभिड-१९) को समयमा बहुसांस्कृतिक समुदायहरूका लागि प्राथमिकतासहितको सहयोग: चरण २ ('कार्यक्रम') ले भिक्टोरियामा रहेका बहुसांस्कृतिक तथा धार्मिक संस्थाहरूलाई अनुदान प्रदान गर्दछ। यस कार्यक्रमले संस्थाहरूले बहुसांस्कृतिक तथा धार्मिक समुदायहरूमा कोरोनाभाइरस (कोभिड-१९) महामारी र यसको असरलाई प्रभावकारी रूपमा सम्हाल्न सक्नेछन् भन्ने सुनिश्चित गर्दछ, र विशेषगरी सांस्कृतिक तथा भाषिक विविधता (CALD) भएको पृष्ठभूमिबाट आएका साथै नयाँ र बढ्दै गरेका बहुसांस्कृतिक तथा धार्मिक समुदायहरूबाट आएका महिला र युवाहरूले अनुभव गरेका फरक एवं असमानुपातिक चुनौतिहरूलाई सम्बोधन गर्ने सुनिश्चित गर्दछ। यस कार्यक्रमले स्थानीय सामुदायिक सञ्जाल र संस्थाहरू बीच क्षमता अभिवृद्धि गर्न प्रोत्साहन गर्न पनि चाहन्छ।

## प्राथमिकता समूह

- नयाँ र बढ्दै गरेका बहुसांस्कृतिक तथा धार्मिक समुदायहरू।
- बहुसांस्कृतिक र धार्मिक युवा नेतृत्वका र / वा परियोजनाहरू जसले प्रायः बहुसांस्कृतिक युवाहरूलाई सहयोग गर्छ।
- बहुसांस्कृतिक र धार्मिक महिला नेतृत्वका र / वा परियोजनाहरू जसले प्रायः बहुसांस्कृतिक महिलाहरूलाई सहयोग गर्छ।

## कार्यक्रमको उद्देश्यहरू

यस कार्यक्रमको मुख्य उद्देश्यहरू:



भिक्टोरियाको बहुसांस्कृतिक तथा धार्मिक समुदायहरूमा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमणका घटनाहरूलाई न्यून संख्या एवं अनुपातमा कायम राख्ने;



कोरोनाभाइरस (कोभिड-१९) को परीक्षण गर्ने व्यक्तिको संख्या र अनुपात बढाउने, खोप लगाउनको लागि तयारी गराउने र भिक्टोरियाको बहुसांस्कृतिक तथा धार्मिक समुदायहरूमा खोप लिने व्यक्तिको संख्या र अनुपातलाई निकै बढाउने;



भिक्टोरियाको बहुसांस्कृतिक तथा धार्मिक समुदायहरूमा भिक्टोरिया सरकारका स्वास्थ्य निर्देशनहरूको बुझाई र पालनामा सुधार ल्याउने;



भिक्टोरियाको बहुसांस्कृतिक क्षेत्रसँग बलियो साझेदारी बनाउने; र



भविष्यमा हुन सक्ने कोरोनाभाइरस (कोभिड-१९) फैलावट रोक्न सहयोग र यसको लागि तयारीमा सुधार ल्याउन स्थानीय सामुदायिक सञ्जाल, संस्था र सेवाहरूलाई सक्षम बनाउने।

OFFICIAL



Families,  
Fairness  
and Housing

## अनुदानको उपयोग

यो अनुदान निम्न प्रयोजनहरूका लागि उपयोग गर्न सकिन्छ:

- **निम्न सामानहरू खरिद गर्न, जस्तै:**



आपतकालिन राहतका लागि आवश्यक सामानहरू (खाद्यान्न सहित);



व्यक्तिगत स्वास्थ्य सुरक्षा सामानहरू जस्तै मास्कहरू र ह्यान्ड सेनिटाइजर; र



संचार प्रविधि र कम्प्युटर सफ्टवेयरहरू।

- **निम्न सेवाहरू उपलब्ध गराउन, जस्तै:**



सामुदायिक सहभागिता;



स्वास्थ्य संचार र शिक्षा, र स्वास्थ्य सन्देशहरूको अनुवाद, र



पहुँच एवं सामुदायिक सहयोग कार्यक्रम, यो सेवासँग सम्बन्धित अनुवाद सेवाहरू समेत।

- कुनै समुदाय र उनीहरूका प्रतिनिधिहरूद्वारा पहिचान गरिएका तथा बहुसांस्कृतिक मामिला (Multicultural Affairs) लाई स्वीकार्य हुने **कुनै पनि अन्य गतिविधिहरू** जसले बहुसांस्कृतिक तथा धार्मिक समुदायहरूमा मानिसहरूलाई कोरोनाभाइरस (कोभिड-१९) बाट संक्रमित हुनबाट बचाउन मद्दत गर्छ र जनसमुदायलाई परीक्षण गराउन र स्वास्थ्य निर्देशनहरूको पालना गराउन मद्दत गर्दछ; वा कोरोनाभाइरस (कोभिड-१९) सँग जोडिएको सामाजिक र आर्थिक जोखिमका कारक तथा कमजोरीहरूलाई सम्बोधन गर्दछ।

## आवेदन कसरी दिने?

यस कार्यक्रमका लागि अनलाइन आवेदन बुझाउनु पर्नेछ। यस कार्यक्रमको निर्देशिका र अनलाइन आवेदन फारम सहित थप जानकारी पाउनको लागि कृपया निम्न लिंक हेर्नुहोस्: <https://www.vic.gov.au/priority-response-multicultural-communities-during-coronavirus-covid-19>

**आवेदन खुल्ने मिति:** २४ फेब्रुअरी २०२१

**आवेदन बन्द हुने मिति:** अपरान्ह ४ बजे, शुक्रबार, २८ मे २०२१

म्यादपछि बुझाईएका वा अपूर्ण आवेदनहरू मान्य हुने छैनन्।

यस कागजातलाई अर्को ढाँचामा प्राप्त गर्न, **1300 112 755** मा फोन गर्नुहोस्, नेशनल रिले सेवा प्रयोग गर्न आवश्यक भएमा **13 36 77** मा फोन गर्नुहोस्, वा [अनुदान टोली, सि.ए.एल.डि. \(CALD\) समुदाय कार्यबललाई ईमेल गर्नुहोस् <multicultural.covid.taskforce@dffh.vic.gov.au>](https://www.vic.gov.au/priority-response-multicultural-communities-during-coronavirus-covid-19)।

भिक्टोरिया सरकार, १ ट्रेजरी प्लेस, मेलबर्न (1 Treasury Place, Melbourne) द्वारा अधिकृत तथा स्वीकृत

© भिक्टोरिया राज्य, अष्ट्रेलिया, परिवार, न्यायोचित तथा आवास विभाग (Department of Families, Fairness and Housing), फेब्रुअरी २०२१।

कोरोनाभाइरस (कोभिड-१९) को समयमा बहुसांस्कृतिक समुदायहरूका लागि प्राथमिकतासहितको सहयोगमा उपलब्ध [<https://www.vic.gov.au/priority-response-multicultural-communities-during-coronavirus-covid-19>](https://www.vic.gov.au/priority-response-multicultural-communities-during-coronavirus-covid-19)